



लोक सेवा आयोग  
काठमाडौं कार्यालय  
(परीक्षा शाखा)



अनामनगर, काठमाडौं

फोन: ०१-४७७१९८१, ४७७१९८२, ४७७१९८४ फ्याक्स नं- ०१-४७७१९८३ वेबसाइट: [www.psc.gov.np](http://www.psc.gov.np) ईमेल: [kathmandu@psc.gov.np](mailto:kathmandu@psc.gov.np)

नेपाल संघीय संसद सेवा तर्फको कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको  
परीक्षा भवन कायम गरिएको सूचना  
सूचना नं. २५/०७८-७९, मिति २०७८/०६/०५

लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर १२०६३-१२०६७।०७७-७८(खुला, समावेशी), नेपाल संघीय संसद सेवा, सूचना प्रविधि समूह, राजपत्र अनंकित प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ (तेश्रो संशोधन सहित) को पालना गर्ने गराउने गरी निम्न मिति र समयमा निम्नानुसारका परीक्षा भवनहरूमा लिखित परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका बाहेक अन्यत्र परीक्षा केन्द्रका परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइने छैन। साथै तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरूमा कुनै पनि उम्मेदवारहरूलाई सम्मिलित गराइने छैन। तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कम्तिमा १ (एक) घण्टा अगावै पुगनु पर्नेछ। परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ।

परीक्षा कार्यक्रम

क्र.सं.	विज्ञापन नं.	सेवा, समूह	श्रेणी, पद	परीक्षा मिति र समय	परीक्षा प्रणाली	अवधि
१	१२०६३-१२०६७।२०७७-७८ (खुला, समावेशी)	नेपाल संघीय संसद, सूचना प्रविधि	रा.प.अनं. प्रथम, कम्प्युटर अपरेटर	२०७८।०६।१९ गते बिहान ७:३० बजे	वस्तुगत बहुवैकल्पिक	४५ मिनेट

लिखित परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको रोल नं.	संख्या	परीक्षा भवन
१	३१०००१ देखि ३१०२०० सम्म	२०० जना	श्री सूर्योदय मा.वि., घट्टेकुलो, मैतीदेवी
२	३१०२०१ देखि ३१०४०० सम्म	२०० जना	श्री ग्यालेक्सी पब्लिक स्कुल(क), ज्ञानेश्वर
३	३१०४०१ देखि ३१०६०० सम्म	२०० जना	श्री ग्यालेक्सी पब्लिक स्कुल(ख), ज्ञानेश्वर
४	३१०६०१ देखि ३१०८०० सम्म	२०० जना	श्री दरवार हाई स्कुल (भानु/संस्कृत मा.वि.) (क), रानीपोखरी
५	३१०८०१ देखि ३११००० सम्म	२०० जना	श्री दरवार हाई स्कुल (भानु/संस्कृत मा.वि.) (ख), रानीपोखरी
६	३११००१ देखि ३११२११ सम्म र त्यसपछि क्रमशः रोल नं. कायम भएका सबै	२११ जना र त्यसपछि क्रमशः रोल नं. कायम भएका सबै	श्री लोक सेवा आयोग, काठमाडौं कार्यालय, अनामनगर

द्रष्टव्य १:-

- आयोगको पूर्व सूचना बिना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन।
- परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ।
- काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका बाहेक अन्यत्र परीक्षा केन्द्रका परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइने छैन।
- परीक्षा भवनमा झोला, मोबाइल फोन, क्याल्कुलेटर तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ।



लोक सेवा आयोग  
काठमाडौं कार्यालय  
(परीक्षा शाखा)



अनामनगर, काठमाडौं

☎ ०१-४७७१९८१, ४७७१९८२, ४७७१९८४ फ्याक्स नं- ०१-४७७१९८३ वेबसाइट: [www.psc.gov.np](http://www.psc.gov.np) ईमेल: [kathmandu@psc.gov.np](mailto:kathmandu@psc.gov.np)

५. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुगनुपर्नेछ।

६. परीक्षामा प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ।

**द्रष्टव्य २- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू**

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तीमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि पिउने पानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ।

२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा भौतिक दूरी कायम गर्नु पर्नेछ।

३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ।

४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्ने छ।

५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन।

६. सबै उम्मेदवारहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको Web Site मा गई विद्युतीय माध्यमबाट कोभिड सम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रूपमा भर्नु पर्नेछ।

७. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफू संक्रमित भएको जानकारी कार्यालयको टेलिफोन नं. ०१-४७७१९८२ वा मोवाईल नम्बर ९८४१७७७६७०, ९८४१४३४५९१, ९८५८०४२२७१, ९८५१२२११४० मा सम्पर्क गरी अग्रिम जानकारी दिनु पर्नेछ।

.....  
(उपेन्द्रबहादुर पुन)  
कम्प्युटर अपरेटर

.....  
(लक्ष्मीप्रसाद पराजुली)  
शाखा अधिकृत

.....  
(चन्द्रकान्त निरौला)  
उपसचिव